

राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अपरेटर छनौट सम्बन्धी आधारहरू

- १) **सूचना प्रकाशन** - राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट
- क) आवेदन दिने म्याद - ७ दिन (सूचना प्रकाशन भएको मितिबाट)
- ख) आवेदन दिने स्थान - विवरण दर्ता अपरेटर माग भएको जिल्लाको जिल्ला प्रशासन कार्यालय ।
- ग) न्यूनतम योग्यता:

अ. **उम्मेदवारको उमेर हद:** दरखास्त दिने अन्तिम मिति सम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिक ।

आ. **न्यूनतम शैक्षिक योग्यता तथा तालिम:** प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको तथा कम्तिमा ३ महिनाको कम्प्युटर सम्बन्धी तालिम प्राप्त गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह वा सो भन्दा माथिल्लो तहमा १०० पूर्णाङ्कको कम्प्युटर विषय राखी उक्त तह उत्तीर्ण गरेको भएमा छुट्टै तालिमको प्रमाणपत्र आवश्यक नपर्ने ।

इ. भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाहीमा नपरेको।

२) **परीक्षा योजना**

विषय	पूर्णाङ्क	परीक्षा प्रणाली	प्रश्न संख्या x अङ्कभार	सयय
संक्षिप्त सूची(सर्ट लिस्ट)	१५	-	-	-
लिखित परीक्षा (कम्प्युटर सम्बन्धी)	४०	वस्तुगत बहुवैकल्पिक (Multiple choice)	४० x १ = ४०	४० मिनेट
प्रयोगात्मक परीक्षा	५०	प्रयोगात्मक	-	४५ मिनेट
अन्तरवार्ता	१०	मौखिक	-	

क) **संक्षिप्त सूची (सर्ट लिस्ट):**

जिल्ला प्रशासन कार्यालयले आवश्यक ठहराएमा र मागपद संख्याको तेब्बर भन्दा बढी संख्यामा आवेदन पर्न आएमा अनुसूची-१ बमोजिमको आधारमा उम्मेदवारको मूल्याङ्कन गरी तेब्बर संख्या भन्दा कम नहुने गरी संक्षिप्तसूची प्रकाशन गर्न सक्नेछ । संक्षिप्त सूची प्रकाशन भएको अवस्थामा छनौट भएका उम्मेदवारहरू मात्र लिखित परीक्षामा सहभागी हुन पाउनेछन् । तर माग पदसंख्याको तेब्बर भन्दा कम संख्यामा आवेदन पर्न आएमा सबै आवेदक लिखित परीक्षामा सहभागी हुन पाउनेछन् ।

१) संक्षिप्त सूचीको अंक अन्तिम नतिजामा जोडिने छैन ।

३) संक्षिप्त सूची प्रकाशन गर्नु परेमा दरखास्त फाराम भर्ने अन्तिम मितिबाट बढीमा ७ दिन भित्र संक्षिप्त सूची प्रकाशन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

ख) लिखित परीक्षा:

लिखित परीक्षाको प्राप्ताङ्कको आधारमा उच्च अंक प्राप्त गर्ने मध्येबाट माग पद संख्याको दोब्बर संख्यामा बढी नहुने गरी लिखित परीक्षाको नतिजा प्रकाशन गर्नुपर्नेछ तर लिखित परीक्षाको प्राप्ताङ्क समान भएमा दोब्बर भन्दा बढी संख्यामा प्रयोगात्मक परीक्षाको लागि सिफारिस गर्न सकिनेछ । लिखित परीक्षा अनुसूची २ बमोजिमको पाठ्यक्रमको आधारमा प्रश्नपत्र निर्माण गरी सञ्चालन गर्नुपर्नेछ ।

अ. लिखित परीक्षाको माध्यम भाषा अंग्रेजी हुने छ ।

आ. गलत उत्तर वापतको अंक घटाइने छैन ।

इ. लिखित परीक्षाका प्रश्नसंख्या निम्नानुसार हुनेछन् ।

Course Unit	Topics	No. of Questions	Marks
1	Computer Fundamental and Basic	6	6
2	Basic Concept of Software	4	4
3	Computer Networking	3	3
4	Hardware Maintenance and Troubleshooting	2	2
5	Operating System	6	6
6	Word processing	6	6
7	Electronic Spreadsheet	4	4
8	Database Management System	3	3
9	Presentation System	2	2
10	Web Technology	4	4
Total :		40	40

नोट: १) लिखित परीक्षाको प्राप्ताङ्क अन्तिम नतिजामा जोडिने छ ।

ग) प्रयोगात्मक परीक्षा:

प्रयोगात्मक परीक्षाको **Typing Skill Test**को लागि आधारहरू निम्न बमोजिम हुनेछन् ।

अ. नेपाली रोमनाइज्ड युनिकोडटाइपिङ अंग्रेजी टाइपिङ Skill Test को लागि ४०० शब्दहरूका एउटा Text दिइनेछ र देहाय अनुसार अंक प्रदान गरिनेछ –

११ भन्दा कम शुद्ध शब्द प्रति मिनेट(Correct Words/Minute)वापत— ० अंक

११ वा सोभन्दा बढी र १३ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute)वापत — ३ अंक

१३ वा सोभन्दा बढी र १५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute)वापत— ४ अंक

१५ वा सोभन्दा बढी र १७ भन्दा कम शुद्ध शब्द प्रति मिनेट(Correct Words/Minute)वापत—५ अंक

१७ वा सोभन्दा बढी र १९ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत — ६ अंक

- १९ वा सोभन्दा बढी र २१ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत— ७ अंक
 २१ वा सोभन्दा बढी र २३ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत— ८ अंक
 २३ वा सोभन्दा बढी र २५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत— ९ अंक
 २५ वा सोभन्दा बढी र २७ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत— १० अंक
 २७ वा सोभन्दा बढी र २९ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत— ११ अंक
 २९ वा सोभन्दा बढी र ३१ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत— १२ अंक
 ३१ वा सोभन्दा बढी र ३३ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत— १३ अंक
 ३३ वा सोभन्दा बढी र ३५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत— १४ अंक
 ३५ वा सोभन्दा बढी शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत— १५ अंक

आ. Formula for calculation of correct word/minute:-

Correct words/ minute = (Total words typed- wrong words) /10 (for Romanized Unicode Nepali Typing and English typing)

Note: - (अंग्रेजी वा नेपाली रोमनाइज्ड युनिकोड Skill Test को लागि परीक्षामा दिइएको Test लाई आधार मानी टाइप गरेको Test सँग भिडाई चेक गरिनेछ । तत्पश्चात माथि उल्लेखित Criteria वमोजिम अंक दिइनेछ ।

इ. प्रयोगात्मक परीक्षाको प्रश्नसंख्या निम्नानुसार हुनेछन् ।

	Topic	No. of Question	Marks	Time (Minutes)
1	Romanized Unicode Typing	1	15	10
2	English Typing	1	15	10
3	Word processing	1	7	25
4	Electronic Spreadsheet	1	7	
5	Presentation System	1	3	
6	Web Technology	1	3	
	Total :-	7	50	45

नेपालीको लागि Romanized Unicode बाट अनिवार्य Typing गर्नुपर्ने छ ।

घ) अन्तरवार्ता

अन्तर्वार्तामा विषयसँग सम्बन्धित प्रश्नहरू सोधिनेछ ।

३) अन्तिम नतिजा प्रकाशन:

क) लिखित परीक्षाको प्राप्ताङ्क, प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क र अन्तरवार्ताको प्राप्ताङ्क जोडी योग्यताक्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गर्नुपर्नेछ । यसरी तयार गरिएको नतिजाको चेक, रिचेक, अन्तिम चेक र प्रमाणिकरण पदपूर्ति समितिले गरी उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गर्नुपर्नेछ । यसरी छनौट भएका उम्मेदवारहरूलाई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले विभागबाट निर्देशन भएको मितिबाट लागुहुने गरी नियुक्ति दिई विभागमा जानाकारी दिनुपर्नेछ ।

अनुसूची - १

जिल्ला प्रशासन कार्यालयले आवश्यक ठहर्‍याएमा र राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अपरेटर पदको आवेदन माग पद संख्याको तिन गुणा भन्दा बढी पर्न आएमा संक्षिप्त सूची (सर्ट लिस्ट) तयार गर्ने आधारहरू

क्र.सं.	विवरण	अंक
१	शैक्षिक योग्यता	३
	क) प्रविणता प्रमाणपत्र तह भन्दा माथिल्लो तह उत्तीर्ण गरेको	३
	ख) प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको	२
२	तालिम	५
	क) कम्प्युटर विषय लिई प्रविणताप्रमाण पत्र वा सो सरह वा सो भन्दा माथिल्लो तह उत्तीर्ण गरेको	५
	ख) एक वर्ष वा एक वर्ष भन्दा बढी अफिस प्याकेज, ईमेल, ईन्टरनेट, मल्टिमिडिया, ग्राफिक्स, नेटवर्किङ्ग, सामान्य कम्प्युटर मर्मत जस्ता विषयमा तालिम प्राप्त	४
	ग) ६ महिना देखि १ वर्ष भन्दा कम अफिस प्याकेज, ईमेल, ईन्टरनेट, मल्टिमिडिया, ग्राफिक्स, नेटवर्किङ्ग, सामान्य कम्प्युटर मर्मत जस्ता विषयमा तालिम प्राप्त	३
	घ) कम्प्युटर विषयमा ३ महिना भन्दा बढी र ६ महिनाभन्दा कम तालिम गरेको भएमा	२
३	स्थायी ठेगाना (नागरिकता वा वसाईसराई वा विवाह दर्ताको आधारमा)	३
	क) सम्बन्धित जिल्ला भएमा	३
	ख) सम्बन्धित प्रदेश भएमा	१.५
	ग) अन्य प्रदेश भएमा	०.५
४	कार्यानुभव:नेपाल सरकारबाट मान्यता प्राप्त संगठित संस्थाबाट डाटा इन्ट्रि वा कम्प्युटर अपरेटर वा कम्प्युटर प्रशिक्षक वा कम्प्युटर सफ्टवेयर प्रयोग गरी काम गरेको प्रमाणको आधारमा	४
	क) २ वर्ष वा सो भन्दा बढी कार्यानुभव बापत	४
	ख) १ वर्ष देखि २ वर्ष भन्दा कम कार्यानुभव बापत	३
	ग) ६ महिना देखि १ वर्ष भन्दा कम कार्यानुभव बापत	२
	घ) ३ महिना देखि ६ महिना भन्दा कम कार्यानुभव बापत	१
	जम्मा अंक	१५

नोट: जम्मा १५ अंक भन्दा नबढ्ने गरी अंक प्रदान गर्नुपर्नेछ । विवरणमा उल्लेखित प्रत्येक शीर्षकको एउटा उपशीर्षकमा मात्र अंक प्रदान गरिनेछ ।

अनुसूची – २ (पाठ्यक्रम)

1. Computer Fundamentals

- 1.1 Computer: - Definition, Characteristics, Types & Applications.
- 1.2 Overview of a computer system-
 - 1.2.1 Data and data processing
 - 1.2.2 Hardware
 - 1.2.2.1 Definition of Hardware
 - 1.2.2.2 Input Unit:- Keyboard, Mouse, Scanner, etc
 - 1.2.2.3 CPU:- Arithmetic Logic Unit (ALU), Control Unit (CU), Memory Unit (MU)
 - 1.2.2.4 Output Unit:- Monitor, Printer, etc
 - 1.2.2.5 Storage devices: - Primary & Auxiliary Memory (Hard Disk, Compact Disk, DVD, Flash disk)
 - 1.2.2.6 Network card
- 1.3 Cache Memory
- 1.4 Concept of Computer related threats (Virus, worms, Trojan, phishing etc) remedies and protection
- 1.5 Concept of Multimedia
- 1.6 File Management base:
 - 1.6.1 Concept of File and folder
 - 1.6.2 Wildcards and Pathname
 - 1.6.3 Type of files and file extension
- 1.7 Number Systems
 - 1.7.1 Introduction to ASCII and Unicode standards

2. Basic Concept of Software

- 2.1.1 Software and its types
- 2.1.2 Form and form element
- 2.1.3 Types of software error
- 2.1.4 Concept of data validation

3. Computer Networking

- 3.1 Introduction to Networking
- 3.2 Types of Network (LAN, WAN etc.)
- 3.3 Concept of E-mail/ Internet/Extranet/ Intranet, Word wide web (WWW)
- 3.4 Familiarity with internet browsers (e.g | Internet, explorer, Firefox, Opera, Safari, Google Chrome etc)
- 3.5 Introduction to IP address, subnet mask and default gateway
- 3.6 Introduction to Network Media, Topology and Protocol
- 3.7 Setting Up Network
- 3.8 Concept of VPN

4. Hardware Maintenance and Troubleshooting

- 4.1 Hardware Maintenance
 - 4.1.1 Configure and apply BIOS settings
 - 4.1.2 Installing and configuring storage devices
 - 4.1.3 Connector types (BNC, RJ45, HDMI) and associated cables
 - 4.1.4 Installing and configuring various peripheral devices (Mouse, Keyboard, Scanner, Printer, Speaker)
- 4.2 Troubleshooting
 - 4.2.1 Troubleshooting of computer and its peripherals (keyboard, mouse, printer, scanner, speaker)
 - 4.2.2 Troubleshooting of connectivity (cables, network, etc.)
 - 4.2.3 Troubleshooting of memory, processor, storage, display
 - 4.2.4 Troubleshooting of operating system and application software

5. Operating System

5.1 Introduction to Operating System

5.2 Types of Operating System

5.3 Function of Operating system

5.4 Command line operation (e. g copy command, move command to view and set different file attributes etc)

5.5 Windows

5.5.1 Introduction to GUI

5.5.2 Introduction of windows Operating System

2.5.2.1. Basic windows Elements- Desktop, Taskbar, My Computer, Recycle Bin, etc.

2.5.2.2. File Management with Windows Explorer

2.5.2.3. Windows applications: (e.g Control Panel, Character Map, Paint etc)

2.5.2.4. Finding file of folders and saving the result

2.5.2.5. Starting a program by command line operation

2.5.2.6. Changing window settings

2.5.2.7.1 Adding/Removing programs

2.5.2.7.2 Clearing the contents of document menu

2.5.2.7.3 Control panel items

2.5.2.8 Creating shortcut (icons) on desktop

2.5.2.9 System tools: - disk scanning, disk defragmenter, backup, restore, format

6. Word Processing

6.1 Concept of word Processing

6.2 Types of word Processing

6.3 Introduction to word Processor

6.3.1 Creating saving and Opening the documents

6.3.2 Elements of word Processing Environment (Menu. Toolbars, Status bar, Rulers. Scrollbars. etc.)

6.3.3 Copying, Moving Deleting and Formatting Text (Font, Size, Color, Alignment, Line & paragraph spacing)

6.3.4 Finding and Replacing Text

6.3.5 Familiar with Devanagari/Romanize Fonts

6.3.6 Creating lists with Bullets and Numbering

6.3.7 Creating and Manipulating Tables

6.3.8 Borders and Shading

6.3.9 Use of Indentation and Tab Setting

6.3.10 Inserting Header, Footer, Footnotes, Endnotes, Page Numbers, File Page break Section break, Graphics, Pictures, Charts, Word Art. Symbols & Organization Chart

6.3.11 Operating & saving different types of document

6.3.12 Changing Default settings

6.3.13 Security Technique of Documents

6.3.14 Master Document, Cross Reference, Index, Table of Content.

6.3.15 Setting Page Layout, Previewing and Printing Documents

7. Electronic Spreadsheet

7.1 Concept of Electronic Spreadsheet

7.2 Types of Electronic Spreadsheet

7.3 Organization of Electronic Spreadsheet application (Cell, Rows, Columns, Worksheet, Workbook and workspace)

7.4 Introduction to spreadsheet application

7.4.1 Elements of Electronic Spreadsheet Environment (Menu Toolbars, Status bar Rulers. Scrollbars etc)

7.4.2 Editing, Copying Moving Deleting Cell Contents

7.4.3 Familiar with Devnagari Fonts

- 7.4.4 Formatting Cells (Font ,Border, Pattern, Alignment, Number and Protection)
- 7.4.5 Formatting Rows, Column and sheets
- 7.4.6 Using Formula- Relative cell and Absolute Cell Reference
- 7.4.7 Using basic Functions
- 7.4.8 Generating Series
- 7.4.9 Sorting and Filtering Data
- 7.4.10 Summarizing Data with Sub Totals
- 7.4.11 Creating Chart
- 7.4.12 Inserting Header and Footer
- 7.4.13 Importing form and Exporting in to other Formats
- 7.4.14 Page Setting, Previewing and Printing

8. Database System

- 8.1 Introduction to Data, Database and DBMS
- 8.2 Basic Concept of Tables, Fields, Records, Relationships and Indexing
- 8.3 Introduction to database application
 - 8.3.1 Data Types
 - 8.3.2 Creating Modifying & Deleting Tables and Formatting & Validating Field Data
 - 8.3.3 Creating Modifying, Deleting & Using simple Queries
 - 8.3.4 Creating, Modifying & Deleting Forms/ Reports/ Macros

9. Presentation System

- 9.1 Introduction to presentation application
 - 9.1.1 Creating, Opening & Saving Slides
 - 9.1.2 Formatting Slides
 - 9.1.3 Slide show
 - 9.1.4 Animation
 - 9.1.5 Inserting Built- in picture, Table, Chart, Graphs Organization Chart etc.

10. Web Technology

- 10.1 Introduction to Web Page and Content Management System
- 10.2 Introduction to HTML
- 10.3 HTML document
 - 10.3.1 Html Tags
 - 10.3.2 Working with Text, Hyperlinks, Images, Lists, Forms, Tables, Frames, etc.
- 10.4 Familiarity with Cascading Style Sheet, Rich Site Summary and social networking
- 10.5 Concept of Web server and Proxy server
- 10.6 Introduction to Cryptography (Encryption/Decryption)
- 10.7 Digital Certificate and Digital Signature